

**माछापुच्छे गाउँपालिकामा उपाध्यक्षसँग गर्भवती महिला सुरक्षा कार्यक्रम सञ्चालन
कार्यविधि, २०७७**

प्रस्तावना: गर्भवती महिलाहरूको नियमित तथा प्रोटोकल अनुसार गर्भावस्थाको जाँच, जोखिमहरूको व्यवस्थापन, उपचार एवम् समयमा नै उचित सुविधा, सम्बन्धित स्वास्थ्य संस्थाहरूमा प्रेषण र सामान्य स्वास्थ्य स्थिति, गर्भको सामान्य अवस्थामा नजिकको बर्थिङ्ग सेन्टरहरूमा प्रसूती हुन साथै जटिलता उत्पन्न भएमा यथासक्य छिटो प्रेषण सेन्टरमा पठाई आमा र बच्चाको जीवन सुरक्षा गर्न र परम्परागत रूपमा घरमा हुने असुरक्षित प्रसूती दरलाई शुन्य बनाउनको लागि माछापुच्छे गाउँपालिकाको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रममा समावेश एवम् स्वीकृत भएको उपाध्यक्षसँग गर्भवती महिला सुरक्षा कार्यक्रम सञ्चालन गर्नका लागि माछापुच्छे गाउँ कार्यपालिकाले माछापुच्छे गाउँपालिकामा उपाध्यक्षसँग गर्भवती महिला सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बनाएको छ ।

गाउँ कार्यपालिकाको मिति २०७७ पौष १६ गतेको बैठकबाट स्वीकृत ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम "माछापुच्छे गाउँपालिकामा उपाध्यक्षसँग गर्भवती महिला सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७७" रहेको छ ।

(२) यो कार्यविधि कार्यपालिकाले पारित गरेको मिति देखि तुरुन्त लागु हुनेछ ।

२. **परिभाषा:** बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) "गाउँपालिका" भन्नाले माछापुच्छे गाउँपालिकालाई सम्झनु पर्छ ।

(ख) "अध्यक्ष" भन्नाले माछापुच्छे गाउँपालिका गाउँ कार्यपालिकाका अध्यक्षलाई सम्झनु पर्छ ।

(ग) "उपाध्यक्ष" भन्नाले माछापुच्छे गाउँपालिका गाउँकार्य पालिकाका उपाध्यक्षलाई सम्झनु पर्छ ।

(घ) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले माछापुच्छे गाउँपालिका गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ ।

(ङ) "स्वास्थ्य शाखा" भन्नाले माछापुच्छे गाउँपालिकाको स्वास्थ्य शाखालाई सम्झनु पर्छ ।

- (च) "स्वास्थ्य संस्था" भन्नाले माछापुच्छ्रे गाउँपालिका अन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, आधारभूत स्वास्थ्य केन्द्रलाई सम्झनु पर्छ।
- (छ) "संरक्षक" भन्नाले माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्षलाई सम्झनु पर्छ।
- (ज) "नर्सिङ कर्मचारी" भन्नाले स्वास्थ्य संस्थामा कार्यरत सरकारी तथा करार सेवामा रहेका नर्सिङ परिषद्मा दर्ता भएका स्टाफ नर्स, सि.अ.न.मी ./अ.न.मी . लाई सम्झनु पर्छ।
- (झ) "जनशक्ति" भन्नाले स्वास्थ्य संस्थामा नियमानुसार नियुक्ति भै कार्यरत देहाय बमोजिमका स्वास्थ्य कर्मीहरूलाई जनाउने छ। (विशेषज्ञ चिकित्सक, चिकित्सक, जनस्वास्थ्य निरीक्षक, सि.अ.हे.व. अधिकृत, हे.अ., स्टाफनर्स, सी,अ,न.मि. अधिकृत, अ.न.मि. अन्य प्यारामेडिक्स र नर्सहरू, जनस्वास्थ्य कर्मीहरू प्रयोगशाला कर्मीहरू, रेडियो ग्राफरहरूलाई सम्झनु पर्छ।
- (ञ) "गर्भवती महिला" भन्नाले स्त्री जातिको पाठेघर वा गर्भ सयामा एक वा एक भन्दा बढी सन्तान भ्रुणको रूपमा रहेको अवस्थालाई बुझ्नु पर्छ सामान्यतया यो अवस्था नौ महिना वा चालीस हप्ता सम्म रहन सक्छ।
- (ट) "प्रसूती महिला " भन्नाले स्त्री जातिले पाठेघर वा गर्भसयमा रहेको भ्रुण समय पुगेर सामान्य अवस्थामा वा जटिल अवस्थामा कृतिम तरिकाले गर्भासय बाट (जीवित वा मृत शिशु) बाहिर निसकनु वा बाहिर निक्लेको अवस्थालाई जनाउने छ तर २८ हप्ता भन्दा अघिको बच्चा जानु वा निकाल्नुलाई प्रसूति अवस्था भनिने छैन (२८-४० हप्ता सम्मको बच्चा जन्माउने महिला)।
- (ठ) "सुत्केरी अवस्था" भन्नाले बच्चा जन्मेको समय देखि ४२ दिन सम्मको अवधिलाई सुत्केरी अवस्था सम्झनु पर्छ।
- (ड) "सुत्केरी पछिको भेट" भन्नाले प्रसूती भएको पहिलो २४ घण्टा, दोस्रो ७२ घण्टा, तेस्रो ७ दिन भित्र स्वास्थ्यकर्मीहरू द्वारा प्रसूती भएको महिलाहरूलाई भेट गरेको सम्झनु पर्छ।
- (ढ) "महिला स्वास्थ्य स्वयं सेविका" भन्नाले समुदायका आमा समुहले छनौट गरी स्वास्थ्य संस्थाको सिफारिसमा परिवार स्वास्थ्य महाशाखामा सुचिकृत महिला स्वास्थ्य स्वयं सेविका लाई सम्झनुपर्छ।

- (ग) "संचालक समिति" भन्नाले दफा ५ मा व्यवस्था भए बमोजिमका समिति सम्झनुपर्छ।
- (त) "दुर्गम स्थान" भन्नाले अनुसूची-३ मा उल्लेखित स्थानहरूलाई सम्झनुपर्छ।
- (थ) "कार्यक्रम" भन्नाले उपाध्यक्षसंग गर्भवती महिला सुरक्षा कार्यक्रम सम्झनुपर्छ।
- (द) "प्रोत्साहन रकम" भन्नाले गाउँपालिकाले गर्भ जाँच, वर्थिंग सेन्टरमा प्रसूती भए बापत वा महिला स्वास्थ्य स्वयंसेविकाले लिएर (प्रसूती गराउने) आए बापत उपलब्ध गराउने रकमलाई जनाउने छ।
- (ध) "यातायात खर्च" भन्नाले दुर्गम इलाकाबाट स्वास्थ्य संस्थामा प्रसूति हुन आए बापत यातायात वा मान्छे बाट डोको/चाम्दनी/स्ट्रेचर आदिमा लिएर आय बापत सुत्केरी महिलालाई आर्थिक भर नपरोस भनेर दिईने तोकेको रकम सम्झनुपर्छ।
- (न) "पोषण खर्च" भन्नाले माछापुच्छ्रे गाउँपालिकाले यो कार्यक्रम स्वीकृत हुनु भन्दा अगावै स्वास्थ्य संस्थामा प्रसूति महिलाहरूलाई दिने गरेको रु.१०००।— सम्झनुपर्छ।
- (प) "संचार खर्च" भन्नाले स्वास्थ्य संस्थाको आमा र बच्चा कार्यक्रम हेर्ने सम्पर्क व्यक्तिलाई दिईने गर्भवती महिलाहरूलाई गर्भ जाँच र सोको अवस्था सम्बन्धी आवश्यक सूचना SMS/फोन मार्फत जानकारी दिए बापत दिईने रकम रु.६००।- सम्झनुपर्छ।

३. कार्यक्रमको उद्देश्य: यस कार्यक्रमको देहाय बमोजिम उद्देश्यहरू रहेका छन्;

- (क) नियमित गर्भ जाँच गराई आमा र बच्चाको स्वास्थ्य सुदृढ बनाउने, ANC Coverage १०% ले बृद्धी गर्ने।
- (ख) गर्भवती एवं प्रसूति र प्रसूती पश्चात हुन सक्ने जटिलता घटाउने।
- (ग) प्रसूती केन्द्रमा प्रसूती हुने दर बढाई परम्परागत रूपमा घरमा सुत्केरी हुने दरलाई शून्य बनाउने।
- (घ) प्रसूती केन्द्रहरू संक्रमण रहित साथै साधन श्रोत सम्पन्न बनाउने र तालिम प्राप्त जनशक्तिको व्यवस्था गर्ने।
- (ङ) आर्थिक अभावका कारण अस्पताल वा प्रसूती केन्द्रमा प्रसूति हुन जान नसक्ने गर्भवती महिलाहरूलाई यातायात खर्च व्यवस्था गरि सहयोग गर्ने।

- (च) असुरक्षित गर्भपतनलाई निरुत्साहित गर्ने ।
- (छ) माछापुच्छ्रे गाउँपालिकामा मातृ शिशु मृत्यु दरलाई शुन्यमा झार्ने ।
- (ज) महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई गर्भवती र नवाजात शिशु प्रति थप उत्तरदायी बनाई उनिहरूलाई स्वास्थ्य सस्थामा सुरक्षित प्रसुति हुन सहयोग गर्न अभिप्रेरित गर्ने ।

४. कार्यक्रमको क्षेत्र: (१) यो कार्यक्रम गाउँपालिका भित्र लागु हुनेछ ।

(२) यो कार्यक्रमको क्षेत्रले देहायका महिलाहरू जनाउने छ ।

- (क) गर्भवती महिला
- (ख) प्रसुती महिला
- (ग) सुत्केरी महिला

५. सञ्चालक समिति सम्बन्धी व्यवस्था: (१) कार्यक्रम संचालनको लागि देहाय बमोजिमको संचालक समिति गठन हुने छ ।

- | | |
|---|-------------|
| (क) माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष | - संयोजक |
| (ख) सामाजिक बिकास समिति संयोजक | - सदस्य |
| (ग) संयोजकले तोकेको कार्यपालिकाको महिला सदस्य | - सदस्य |
| (घ) महिला बालबालिका शाखाको प्रमुख | - सदस्य |
| (ङ) स्वास्थ्य शाखा प्रमुख वा सम्बन्धित कार्यक्रम हेर्ने नर्सिङ्ग कर्मचारी | -सदस्य सचिव |

(२) माथि जुनसुकै कुरा लेखिएको भएतापनि विभिन्न विषयमा आवश्यक छलफल गर्नुपर्ने आवश्यकता देखिएमा बैठकमा सम्बन्धित विज्ञलाई आमन्त्रित सदस्यको रूपमा राख्न सकिनेछ ।

६. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार: सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बोजिम हुनेछ:

- (क) कार्यक्रमको आवश्यक नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्न कार्यपालिकालाई सुझाव प्रदान गर्ने ।
- (ख) स्वीकृत भएको नीति योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने ।

- (ग) पराम्परागत रूपमा घरमा हुने असुरक्षित प्रसुती दरलाई शुन्य बनाउन पहल गर्ने।
- (घ) मातृ शिशु मृत्युदरलाई घटाउन विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने गराउने।
- (ङ) कार्यक्रमको उद्देश्य अनुरूप कार्य गर्ने ।

७. समितिको बैठक सम्बन्धी व्यवस्था: समितिको बैठक सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः

- (क) समितिको बैठक कम्तीमा वर्षको ३ पटक र आवश्यकता अनुसार संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
- (ख) कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ।
- (ग) बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

द. कार्यक्रम कार्यान्वयन गर्ने इकाई र प्रक्रिया: (१) उपाध्यक्षसँग गर्भवती महिला सुरक्षा कार्यक्रम गाउँपालिकामा रहेको स्वास्थ्य शाखाद्वारा कार्यान्वयनमा ल्याईनेछ।

(२) सबै स्वास्थ्य संस्था अन्तर्गतका नर्सिङ्ग कर्मचारीहरुलाई गाउँपालिकाको स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रम संचालन गर्ने।

(३) सबै स्वास्थ्य संस्थामा आवद्ध महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफ्नो क्षेत्रमा रहेका गर्भवती महिलाहरुको संख्या एकिन तथा तथ्याङ्क संकलन गर्न लगाउने।

(४) संकलित तथ्याङ्कको आधारमा स्वास्थ्य संस्थाले आफ्नो सेवा रजिस्टरमा सबै गर्भवतीहरुको विवरण प्रविस्ट गर्ने।

(५) सबै गर्भवतीहरुको विवरण गाउँपालिकामा एउटा मास्टर रजिस्टर बनाई मासिक डाटा अध्यावधिकको व्यवस्था गर्ने र महिनको १ दिन ४, ६, ८, र ९ महिनमा तपाई गर्भ जांच गर्ने बेला भयो भनी SMS वा खबर गर्ने।

(६) गर्भवतीहरूलाई गर्भावस्थामा देखा पर्न सक्ने खतराका चिन्हहरू र व्यवस्थापनका उपायहरू सिकाउने साथै जटिलता उपचारको लागि उपयुक्त अस्पतालहरूमा जान उत्प्रेरित गर्ने।

(७) गर्भवतीहरूलाई प्रसुती पूर्व तयारी गर्नु पर्ने आर्थिक, पोषण, यातायातको व्यवस्था, स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीको बारेमा बताउने र तयारीमा राख्न सुझाउने तथा टिपोट गराउने।

(८) गर्भवतीहरूलाई नेपाल सरकार र माछापुच्छ्रे गाउँपालिकाबाट उपलब्ध गराउने गर्भवती उत्प्रेरणा खर्च र प्रसुती यातायातखर्च सहित पोषण खर्च बारे जानकारी दिने।

(९) गर्भवतीहरूलाई घरमा प्रसुती हुँदा हुनसक्ने गम्बिर खतराहरूको बारेमा जानकारी दने।

(१०) प्रसुती केन्द्रमा आवश्यक जनशक्तिको साथै नेपाल सरकारको स्वास्थ्य नीति अनुसार प्रसुती केन्द्रको लागि निर्धारण गरेको अनुसूचीमा उल्लेख भए बमोजिम नपुग औजार उपकरणको व्यवस्था गर्ने।

(११) सुचिकृत स्वास्थ्य संस्थामा प्रसुति भएका सेवा ग्राहिले (स्वास्थ्य चौकीमा रहेका बर्थिंग सेन्टर बाहेक) निम्न प्रमाणहरू पेश गर्नु पर्ने छ।

(क) अस्पतालले जारी गरेको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

(ख) महिला स्वास्थ्य स्वयंसेविकाको सिफारिस वा स्थानीय स्वास्थ्य संस्थाको सिफारिस

(ग) सम्बन्धित वडा कार्यालयको सिफारिस

(१२) प्रसुति केन्द्रमा प्रसुती हुने महिलाहरूले नेपाल सरकार आमा सुरक्षा कार्यक्रम शिर्षकबाट प्राप्त हुने गर्भवती उत्प्रेरणा र प्रसुती सेवा यातायात बापतको रकम, माछापुच्छ्रे गाउँपालिकाले उपलब्ध गराउने पोषण खर्चका साथै घरमा प्रसुती हुने क्रमलाई घटाउनको लागि उपाध्यक्ष सँग गर्भवती महिला सुरक्षा कार्यक्रम मार्फत थप रु. १०००।- (रु. एक हजार मात्र) प्राप्त गर्ने छन् ।

(१३) सुत्केरी प्रोत्साहन रकम, यातायात खर्च रकम, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन रकम, संचार खर्च र अनुगमन रकम प्राप्त गर्नको लागि सम्बन्धित स्वास्थ्य संस्थाले अनुसूची-१ बमोजिमको फारम भरी सञ्चालक समिति समक्ष पेश गर्नु पर्नेछ र

सञ्चालक समितिले प्राप्त फरामहरु अध्ययन तथा रुजु गरी फाराम संख्याको आधारमा अनुसूची-२ बमोजिमको रकम भुक्तानीको लागि सिफारिस गर्नेछ।

(१४) संस्थागत प्रसुति सेवा लिए वापत सुत्केरी महिलाले र सुत्केरी महिलालाई बर्थिङ्ग सेन्टर सम्म ल्याउने महिला स्वास्थ्य स्वयंसेविकाले यस कार्यक्रम मार्फत पाउनु पर्ने रकम अनुसूची-४ बमोजिमको भरपाई गराई सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनु पर्दछ।

९. कोष सम्बन्धी व्यवस्था: यस कार्यविधीमा, उल्लेखित क्रियाकलाप कार्यान्वयन गाउँपालिकाको बार्षिक बजेटबाट सञ्चालन गरिनेछ।

१०. अनुगमन तथा मुल्यांकन: (१) कार्यक्रमको अनुगमन तथा मुल्यांकन सञ्चालक समितिले चौमासिक/अर्धवार्षिक तथा वार्षिक रूपमा गर्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि आवश्यक परेको समयमा सञ्चालक समितिले कार्यक्रमको अनुगमन तथा मुल्यांकन गर्न सक्नेछ।

११. बाधा अड्काउ फुकाउने व्यवस्था: यस कार्यक्रम कार्यान्वयन सम्बन्धी कुनै बाधा दुविधा परेमा सोको व्याख्या गर्ने, बाधा अड्काउ फुकाउने अधिकार गाउँ कार्यपालिकामा निहित हुनेछ।

१२. संसोधन सम्बन्धी व्यवस्था: यस कार्यविधीमा केही संसोधन गर्ने पर्ने देखिएमा संसोधन गर्ने अधिकार गाउँ कार्यपालिकामा निहित हुनेछ।

१३. प्रचलित कानुन बमोजिम: यस कार्यविधीमा उल्लेख भएको बिषयको हकमा यसै कार्यविधि बमोजिम र अन्य कुराहरुको हकमा प्रचलित कानुन बमोजिम हुनेछ।

अनुसूची -१

(दफा ८ को उपदफा (१३) संग सम्बन्धित)

माछापुच्छ्रे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

लाहाचोक, कास्की

उपाध्यक्षसँग गर्भवती महिला सुरक्षा कार्यक्रम

संस्थागत प्रसूती सेवाग्राही प्रोत्साहन रकम प्राप्त फारम भर्ने

स्वास्थ्य संस्थामा प्रसूति हुनेको नाम :

ठेगाना मा.गा.पा. -

फोन नं.....

स्वास्थ्य संस्थामा भर्न भएको मिति :-

प्रसूती भएको मिति :

समय

स्वास्थ्य कर्मी (SBA) को नाम :.....

प्रसूतिको किसिम :

जटिलता केहि भए :..... रेफर गरेको संस्था :

पार्टो ग्राफ भरेको: छ / छैन

प्रसूती हुने महिलाले चौथो पटक गर्भ जाँच प्रोटोकल अनुसार गरेको मिति :

चौथो पटक गर्भ जाँच गर्नेको नाम :

गर्भवती महिलाको नजिकको महिला स्वास्थ्य स्वयंसेविकाको नाम :

फोन न:-

सुत्केरी स्याहार गर्नेको नाम :

नोट: साथै गर्भ जाँच कार्ड HMIS का अन्य टुल्सहरु समेत समावेश गर्नुपर्ने।

अनुसूची -२

(दफा ८ को उपदफा (१३) संग सम्बन्धित)

| | | | |
|--|-----------|-------------------------|----------------------------|
| संस्थागत प्रसुती सेवा वापतको प्रोत्साहन रकम | रु.१०००।- | अक्षेरुपि एक हजार मात्र | सबै प्रसुती केन्द्र बाट |
|--|-----------|-------------------------|----------------------------|

यातायात खर्च रकम

| | | | |
|---|-----------|------------------------------------|----------------------------|
| थप सुविधा पाउने दुर्गम स्थानको लागि थप रकम | रु.१५००।- | अक्षेरुपि एक हजार पाँच सय मात्र | सबै प्रसुती केन्द्र बाट |
|---|-----------|------------------------------------|----------------------------|

म.स्वा.से.प्रोत्साहन रकम

| | | | |
|------------------------------------|----------|------------------------|----------------------------|
| संगै लइ आउने म.स्वा.से. यातायात | रु.४००।- | अक्षेरुपि चार सय मात्र | सबै प्रसुती केन्द्र बाट |
|------------------------------------|----------|------------------------|----------------------------|

संचार खर्च

| | | | |
|---|----------|----------------------|---------|
| स्वास्थ्य संस्थाका कार्यक्रम सम्पर्क व्यक्ति | रु.६००।- | अक्षेरुपि छ सय मात्र | वार्षिक |
|---|----------|----------------------|---------|

अनुगमन खर्च

| | | | |
|-------------|-----------|----------------------------|--------------|
| अनुगमन खर्च | रु.१०००।- | अक्षेरुपि एक हजार मात्र | प्रति अनुगमन |
|-------------|-----------|----------------------------|--------------|

अनुसूची-३

(दफा २ को बुँदा (त) संग सम्बन्धित)

| वडा नं. | स्थान |
|-----------|---|
| वडा नं. १ | करुवा, मिसर्सा, रुम्जा, कपुजे, सादल, भालौदी र सरिपाखा |
| वडा नं. २ | घलेखर्क, खैमरंग, भरावरी, काभ्रे र मेप्रांग |
| वडा नं. ५ | मोहोरा |
| वडा नं. ७ | खानीगाउँ, ईदिखोला |
| वडा नं. ९ | सिदीङ्ग, कालिमाटी, घलेल, तक्रुम, प्रुम्धु, इमु र चित्रेस्वारा |

अनुसूची-४

(दफा ८ को उपदफा (१४) संग सम्बन्धित)

माछापुच्छ्रे गाउँपालिका गाउँकार्यपालिकाको कार्यलयद्वारा संचालित उपाध्यक्ष संग गर्भवती कार्यक्रम अन्तर्गतको संस्थागत प्रसुती प्रोत्साहन खर्च बुझेको भरपाई ।

म सुत्केरी महिलाले बर्थिङ्ग सेन्टरबाट सुरक्षित प्रसूति सेवा लिए वापत र म महिला स्वास्थ्य स्वयंसेविकाले सुत्केरी महिलालाई बर्थिङ्ग सेन्टर सम्म ल्याए वापत देहाय बमोजिमको रकम बुझी यो भरपाई गरी दियो ।

| सुविधा विवरण | रकम रु. | अक्षेरूपि | बुझी लिनेको सही |
|---|-----------|-------------------------|-----------------|
| संस्थागत प्रसुती सेवा वापतको प्रोत्साहन रकम | रु.१०००।- | एक हजार रुपैयाँ | |
| थप सुविधा पाउने दुर्गम स्थानको लागि थप रकम | रु.१५००।- | एक हजार पाँच सय रुपैयाँ | |
| संगै लिई आउने म.स्वा.से.यातायात | रु.४००।- | चार सय रुपैयाँ | |

स्वास्थ्य संस्था प्रमुखको नाम:

हस्ताक्षर: